



आ.व ०७९/८० को दोस्रो त्रैमासिकसम्मको वित्तीय परिणाम

वासलात				
		लेखा परीक्षण नभएको	लेखा परीक्षण नभएको	लेखा परीक्षण नभएको
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१	श्रोत (१.१ देखि १.५ सम्म)	१६०,३७८,५४७,८०६	१५३,११७,०७५,४००	१३४,५११,६०६,८४६
१.१	चुक्ता पूँजी	८,२०७,९६६,५५४	८,२०७,९६६,५५४	७,१९९,९७०,६६१
१.२	जगेडा तथा कोष	४८०,४४९,२३३	१,९९१,८३२,०२७	१,७५२,५२३,२०१
१.३	जीवन बीमा कोष	१४०,८५६,४८२,८११	१४२,०८६,२७२,२१०	१२४,८३९,३५४,९२१
१.४	महाविपत्ती कोष जगेडा	८३३,६४९,२०७	८३१,००४,६१०	७१९,७५८,०६३
१.५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	-	-	-
२	उपयोग (२.१ देखि २.६ सम्म)	१६०,३७८,५४७,८०६	१५३,११७,०७५,४००	१३४,५११,६०६,८४६
२.१	स्थिर सम्पत्ति (खुद)	५२६,६८२,४१७	५२६,२२७,९८३	३०८,८१०,४४८
२.२	दीर्घकालिन लगानी तथा कर्जा	११६,७२४,११८,२८१	१०३,२६७,७०३,००७	४७,४६०,१६०,३२०
२.३	बीमालेखको धितोमा कर्जा	२७,८९८,५९७,२३२	२६,५८८,२७१,१९२	२१,६७८,४१०,१४४
२.४	खुद चालु सम्पत्ति (३-४)	१५,२२६,३९१,१९०	२२,७३१,९३८,४३६	६५,०६०,६४५,४६३
२.५	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्च	२,७५८,६८६	२,९३४,७८३	३,५८०,४७१
२.६	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान	-	-	-
खुद चालु सम्पत्तिको विवरण				
३	चालु सम्पत्ति कर्जा तथा पेशकीहरु (३.१ देखि ३.३ सम्म)	१९,९९५,४२१,०५९	२८,८२१,४२१,९३२	६९,७९०,६२२,७६५
३.१	नगद तथा बैंक मौज्दात	१३०,८१३,२६१	१२२,९०७,४२१	१४१,४८८,५०१
३.२	अल्पकालिन लगानी तथा कर्जा	११,८३०,४३७,५५७	१९,९१०,८८३,००९	६०,७३७,१०२,९६१
३.३	अन्य सम्पत्ती	८,०३४,१७०,२४१	८,७८७,७३१,५०३	८,९१२,०५१,३०३
४	चालु दायित्व तथा व्यवस्थाहरु (४.१ देखि ४.४ सम्म)	४,७६९,०२९,८६९	६,०८९,५८३,४९६	४,७२९,९९७,३०२
४.१	चालु दायित्व	२,०७१,४७०,७६१	२,९४३,४०८,४८५	१,७५८,२३०,६६९
४.२	असमाप्त जोखिम बापत व्यवस्था	३६२,५०६,०४०	३०६,००५,०६५	२५६,५२९,८८३
४.३	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	१,१००,३११,४०७	१,३२०,२७४,५८३	१,८७६,१६५,२८७
४.४	अन्य व्यवस्था	१,२३४,७४१,६६१	१,५१९,८९५,३६३	८३९,०७१,४६३
नाफा-नोक्सान हिसाब				
१	आम्दानी (१.१ देखि १.५ सम्म)	६५५,१८६,५७९	३०३,५६४,०१९	४५०,६३७,६५०
१.१	आय-व्यय हिसाबबाट सारेको	६३,३१५,३२६	४४,८५४,६२३	६३,४०१,६९८
१.२	जीवन बीमा कोषबाट सारेको	-	-	-
१.३	लगानी कर्जा तथा अन्यबाट आय	४३८,३३०,६७६	२५८,७०९,३९५	३८७,२३५,९५२
१.४	व्यवस्था फिर्ता	१५३,५४०,५७७	-	-
१.५	अन्य आम्दानी	-	-	-
२	व्यवस्था तथा खर्चहरु (२.१ देखि २.८)	२१५,०२५,९३९	१२७,८६३,१४३	३२०,१३८,१५८
२.१	व्यवस्थापन खर्च	६०,५२२,०७९	३०,७४८,९४२	५३,२९१,४०४
२.२	अपलेखन खर्च	-	-	-
२.३	अन्य खर्च	-	-	-
२.४	नोक्सानीको लागि व्यवस्था	-	१७,१७२,४०८	१७६,६६८,६७१
२.५	कर्मचारी आवास व्यवस्था	-	-	-
२.६	कर्मचारी बोनस व्यवस्था	५९,४६८,१००	२५,५६४,२६७	२२,०६७,७५७
२.७	आयकर	९५,०३५,७६०	५४,३७७,५२६	६८,११०,३२४
२.८	जीवन बीमा कोषमा सारेको	-	-	-
खुद नाफा/(नोक्सान) (१-२)		४४०,१६०,६४०	१७५,७००,८७६	१३०,४९९,४९३
*कम्पनीको बीमाङ्गीय मूल्याङ्कन पश्चात् प्राप्त हुने मुनाफा गणना गरिएको छैन ।				
एकीकृत आय-व्यय हिसाब				
१	आय (१.१ देखि १.७ सम्म)	२८,२६५,१४३,६१४	१५,७९८,६९३,२५४	२६,६१७,५२६,५२२
१.१	बीमाशुल्क (खुद)	१८,४००,०४५,३२७	९,९३९,६०७,३५७	१८,११०,३१६,८०४
१.२	पुनर्बीमा कमिशन आय	७,८७०,११९	३,२१२,३९८	१३,३३७,८९८
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	६,०५८,१२३,७३१	२,८९६,७६५,६७७	४,२०९,४४१,९५३
१.४	बीमालेखको धितोमा कर्जाबाट आय	१,५७४,९४०,८१५	८३२,१७१,१२१	१,१७६,२३८,८४६
१.५	अन्य प्रत्यक्ष आय	१९५,५८२,५७०	९८,३५५,६५१	२०७,०४९,५५५
१.६	यस वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	१,७१५,२६०,२६३	१,७१५,२६०,२६३	२,५५५,०७१,८२६
१.७	यस वर्षको शुरूको असमाप्त जोखिम बापत व्यवस्था	३१३,३२०,७८८	३१३,३२०,७८८	३४६,०६९,६४०
२	व्यय (२.१ देखि २.१० सम्म)	१३,५१९,४४४,६२१	७,८१८,४२१,७९३	१२,७१३,०४१,३८३
२.१	दावी भुक्तानी (खुद)	८,४४२,५३१,४५३	४,३५६,१२३,८६४	७,३०६,६३४,३६०
२.२	अभिकर्ता कमिशन	१,५३८,०५१,७८५	८३१,५५२,७९३	१,८४४,६८२,२२९
२.३	स्वास्थ्य परीक्षण शुल्क	४,९३०,१४४	२,२२०,८२६	६,३६७,३७५
२.४	पुनर्बीमा कमिशन खर्च	-	-	-
२.५	सेवा शुल्क (खुद)	१३८,०००,३४०	९९,३९६,०७४	१८१,०४७,९१४
२.६	अन्य प्रत्यक्ष खर्च	१,५४१,७५०	१,१२९,१४०	१,२६८,९८०
२.७	व्यवस्थापन खर्च	५४४,६९८,७११	२७६,७४०,४७८	४७९,६२२,६३८
२.८	आयकर	१,३८६,८७२,९९०	६२४,९७८,९७१	७६०,७२२,७१७
२.९	यस अवधिको अन्त्यको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	१,१००,३११,४०७	१,३२०,२७४,५८३	१,८७६,१६५,२८७
२.१०	यस अवधिको अन्त्यको असमाप्त जोखिम बापत व्यवस्था	३६२,५०६,०४०	३०६,००५,०६५	२५६,५२९,८८३
३	वचत (१-२)	१४,७४५,६९८,९९३	७,९८०,२७१,४६१	१३,९०४,४८५,१३९
३.१	जीवन बीमा कोषमा सारेको	१४,६८२,३८३,६६७	७,९३५,४१६,८८३	१३,८४१,०८३,४४१
३.२	नाफा नोक्सान हिसाबमा सारेको	६३,३१५,३२६	४४,८५४,६२३	६३,४०१,६९८
*भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था अन्तर्गत अवधि समाप्ती (Maturity Payment), आंशिक अवधि समाप्ती दावी (Survival Payment) र मृत्यु दावी (Death Claim Payment),पर्वछ । उल्लेखित रकम मध्य रु २.७६ करोड मृत्यु दावी (Death Claim Payment) बापत व्यवस्था गरिएको छ ।				
अन्य विवरण				
१.	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (हाल सम्म)	२०५,७६४,२२२	१९७,१८७,१३५	१७०,०८२,३४१
	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (यस आ.व.)	१८,६२७,४२६	१०,०५०,३३९	१८,३९०,४७६
२.	कुल कायम रहेको बीमालेखको संख्या	१,१८५,४७४	१,४२५,२८३	१,३८६,०५५
३.	घोषित मुनाफा (बोनस) को दर (७७-७८ सम्मको)	प्रति हजार रु. ५६/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ५६/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ५६/- देखि रु. ८२/- सम्म
४.	अन्तरिम मुनाफा (बोनस) को दर (७८-७९ देखि हाल सम्म)	प्रति हजार रु. ५६/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ५६/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ५६/- देखि रु. ८२/- सम्म
५.	कुल दावी भुक्तानी रकम (रु.हजारमा)	७,८२७,५८३	३,९६१,१३८	६,६२७,७२८
६.	कुल दावी भुक्तानी संख्यामा	४३,१४६	२२,१२५	१६,७१४
७.	भुक्तानी हुन बाँकी दावी रकम (रु.हजारमा)	१,१००,३११	१,३२०,२७५	१,८७६,१६५

ट्रष्ट्यः १) कम्पनीको माथि उल्लेखित असमाप्त जोखिम बापतको व्यवस्था बीमाङ्गीय मूल्याङ्कन पश्चात् परिवर्तन हुन सक्ने छ ।
२) वित्तीय विवरणमा उल्लेख गरिएका विवरणहरु लेखा परीक्षण तथा नियमक निकायको निर्देशन पश्चात् हेरफेर हुन सक्ने छ ।

आ.व. २०७९/०८० को दोस्रो त्रैमासिक प्रतिवेदन

(धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ को प्रयोजनका लागि)

१) वित्तीय विवरणः

क) दोस्रो त्रैमासिक अवधिको वासलात, आय-व्यय हिसाब तथा नाफा नोक्सान हिसाब सम्बन्धी विवरणहरु मिति २०७९/१०/२२ गतेको राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिएको छ ।

ख) प्रमुख वित्तीय अनुपातहरु :

बीमाङ्गीय मूल्याङ्कन पश्चात प्राप्त हुने मुनाफा जोड्दा वित्तीय अनुपातहरु फरक पर्न सक्नेछ ।

*प्रति शेयर आम्दानी : १०.७३	प्रति शेयर नेटवर्थ : ११६.०१	पि.ई. अनुपात : ६८.४४	प्रति शेयर कुल सम्पत्तिको मूल्य : २,०१२	औसत प्रतिफल दर : १०.९०%
-----------------------------	-----------------------------	----------------------	---	-------------------------

* प्रति शेयर आम्दानी गणना गर्दा अन्तिम शेयर संख्या लिएको छ ।

२) व्यवस्थापकिय विश्लेषणः

- क) कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन रु. १,८६२.७४ करोड रहेको छ जुन गत वर्षको सोहि अवधिमा प्राप्त कुल बीमाशुल्क रु. १,८३९.०५ करोडको तुलनामा १.२९ प्रतिशतले बढी भएको हो । आकर्षित प्रतिफल, समयानुकुल बजार प्रवर्द्धन रणनीति, बढ्दो जनचेतना र बीमितको सर्वोपरी हितका लागि गर्दै आएका प्रयासका कारण कम्पनीले उत्कृष्ट बजारहिस्सा ओगट्दै आएको छ । कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा रु. ७८२.७६ करोड कुल दावी भुक्तानी गरेको छ । कम्पनीले सकेसम्म छिटो र छरितो तरिकाले बीमितहरुको दावी भुक्तानी गर्ने नीति अवलम्बन गरेको छ । कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा रु. १५,६४५.३२ करोड भरपदों एवं सुरक्षित क्षेत्रमा लगानी गर्न सफल भएको छ, जुन गत वर्षको सोहि अवधिसम्मको कुल लगानी रु. १२,९८७.५७ करोड मा २०.४६ प्रतिशतको बृद्धि हो । कम्पनीले नेपाल लाइफ क्यापिटल लि. मा ५१ प्रतिशत शेयर बराबरको रकम रु. १५.३० करोड विधिकाालीन लगानीमा समावेश गरेको छ । कम्पनीले नेपाल बीमा प्रधिकरणले जारी गरेको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै आएको छ । बढ्दो बीमाशुल्क आर्जन र सुरक्षित लगानी बृद्धिले कम्पनीको वित्तीय क्षमता सुदृढ बनाएको छ । कम्पनीको यस त्रैमासिक अवधि सम्ममा विभिन्न जीवन बीमा योजना अन्तर्गत प्राप्त प्रथम बीमाशुल्कको ९५.४१ प्रतिशत Conventional Policy र ४.५९ प्रतिशत Term Policy रहेको छ ।
- ख) कम्पनीले विद्यमान प्रतिस्पर्धात्मक अवस्थामा समयानुकूल व्यवसायिक योजना र रणनीति अवलम्बन गर्दै आएको छ । फलस्वरूप, कम्पनीको व्यवसायिक विस्तारमा तीव्रता तथा बीमितहरुलाई उच्च स्तरीय सेवा दिन लक्ष्य अनुरूप उपलब्धी हासिल गर्दै गएको र बाँकी अवधिमा पनि व्यवसाय तथा सेवा विस्तारमा विशेष ध्यान दिने लक्ष्य लिएको छ ।
- ग) विगतको अनुभवबाट कम्पनीको वासलात, नाफा नोक्सान हिसाब, आय-व्यय हिसाब तथा नगद प्रवाहमा तात्विक असर पार्न सक्ने घटना, अवस्था आदि देखिएको छैन ।
- ३) कानूनी कारवाही सम्बन्धी विवरण : नभएको
- ४) संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण
- क) समिक्षा अवधिमा भएको कम्पनीको शेयर कारोबार वास्तविक र यथार्थपरक रहेको पाएका छौ ।
- ख) त्रैमासिक अवधिको शेयर कारोबारको विवरण निम्न बमोजिम रहेको छ ।

अधिकतम मूल्य : रु ८०३	न्यूनतम मूल्य : रु ५९३	अन्तिम मूल्य : रु ७३४	कारोबार संख्या : २३,९६,९६९ किता	कारोबार दिन : ५२ दिन	कारोबार रकम : रु १,५९,२५,६७,४५८
-----------------------	------------------------	-----------------------	---------------------------------	----------------------	---------------------------------

- ५) समस्या र चुनौती: मुलुकमा जीवन बीमा व्यवसाय प्रति सकारात्मक भावनाको विकास भइरहेकोले जीवन बीमालाई सामाजिक सुरक्षा तथा अनुशासित बचतको माध्यमको रुपमा स्थापित गर्न बीमा जागरण अभियानलाई थप सशक्त बनाउन जरुरी छ । दीर्घकालिन लगानीको अवसर न्यून भएकोले परम्परागत लगानीका क्षेत्रहरुमा मात्र लगानी एकीकृत भइरहने हुँदा केन्द्रित जोखिमको अवस्था रहेको छ । यसै गरी दक्ष जनशक्तिको अभावले केही चुनौतीहरु थपिएका छन । कम्पनीले समयानुकूल व्यवसायिक रणनीतिको कार्यान्वयनद्वारा चुनौतीहरुलाई अवसरमा परिणत गर्दै जानेमा विश्वास लिएको छ ।
- ६) संस्थागत सुशासन: कम्पनीले पारदर्शिता तथा जवाफदेहितालाई प्रथम प्राथमिकतामा राख्दै आएको छ । कम्पनीको अनलाईन कारोबार प्रणालीले आन्तरिक नियन्त्रण प्रणाली चुस्त राख्न सहयोग पुऱ्याएको छ । कम्पनीले आफ्नो हिसाब किताब सर्वमध्य लेखा सिद्धान्त, नेपाल लेखामान मापदण्ड अनुरूप राख्दै कम्पनीको कारोबारहरुलाई समयमै लेखा परीक्षण गर्दै आएको छ । कम्पनीले आफ्नो आन्तरिक नियन्त्रणलाई सबल बनाउन आन्तरिक लेखा परिक्षकको रुपमा चार्टर्ड एकाउन्टेण्ट फर्मलाई Outsource गरी प्रत्येक त्रैमासिक अवधिको प्रतिवेदन प्राप्त गरी नेपाल बीमा प्रधिकरणमा पठाउने गरिएको छ । कम्पनीले नियमनकारी निकायले औल्याएका कैफियतहरुलाइ पालना गरि नेपाल बीमा प्रधिकरणद्वारा जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिमका प्रावधानहरु कार्यान्वयन गर्ने तर्फ व्यवस्थापन दृढ रहेको छ ।
- ७) सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण: आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सूसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।

प्रवीण रमण पराजुली
प्रमुख कार्यकारी अधिकृत